

DeKalb County School District का परिवारहरूलाई अभिवादन छ !

म DeKalb County School District को सुपरिन्टेन्डेन्ट सुश्री Cheryl Watson-Harris हुँ ।

म आशा गर्छु कि तपाईं नयाँ वर्षमा राम्रोसँग स्थापित भइरहनु भएको छ । हाम्रा बालबालिकाहरूलाई बाटो देखाउनका निम्ति लचकता, कडा मेहनत, धैर्यता र बहादुरी देखाउनु भएकोमा तपाईंलाई धन्यवाद छ । हाम्रो कर्मचारी, विद्यार्थी र उनीहरूको परिवारको स्वास्थ्य तथा सुरक्षा हाम्रो शीर्ष प्राथमिकता भित्र रही नै रहनेछ ।

जनवरी 11, 2021 को पछिल्लो रातमा सम्पन्न भएको शिक्षा समितिको बैठकका दौडान मैले हामी हाम्रा विद्यार्थीहरूलाई विद्यालय फर्काउने कुरामा ढिलाइ गरिरहेका छौं भनेर जानकारी गराए । विद्यार्थीहरू पहिला बनाइएको योजना अनुसार जनवरी 19 मा प्रत्यक्ष शिक्षणका लागि विद्यालय आउने छैनन् । कोभिड 19 फैलिने जोखिम कम गर्न सहयोग गर्न विद्यालयका कर्मचारीहरूले CDC का निर्देशिकाहरू प्रयोग गरेर विद्यालयको तयारी वा संक्रमण न्यूनीकरणका रणनीतिहरूको कार्यान्वयनमा ध्यान केन्द्रित गरी नै रहनेछ ।

सदा झैं हाम्रो अहिलेका प्राथमिकतामा नियम पालना गर्ने कुरा भन्दा सहानुभूति माथि आउँछ र यसमा लचक र धैर्य हुने कुराहरू पनि पर्छ ।

विद्यार्थीहरूका लागि विद्यालय भवनहरू पुनः खोल्ने कार्यलाई पछाडि धकेल्ने निर्णय लिन गाह्रो परेको थियो र म तपाईंलाई आश्चर्य पार्न चाहन्छु कि हामी विद्यालय पुनः खोल्न हाम्रो सामर्थ्यले भ्याएसम्म सबै काम गरिरहेका छौं । हाम्रा विद्यार्थी तथा कर्मचारीका लागि सुरक्षित रूपमा विद्यालय फर्किन सुनिश्चित गर्न सकेपछि मात्र हामी त्यसो गर्ने छौं । संक्रमण न्यूनीकरणका रणनीतिहरू निगरानी गर्ने हाम्रो क्षमताका अतिरिक्त, हामीले निर्णय बनाउने प्रक्रियामा विचार गर्ने अर्को एउटा सूचक भनेको संक्रमण दर हो । CDC को निर्देशिका अनुसार, 10 % वा माथिको संक्रमण दरले रोग फैलिने जोखिम उच्च बनाउँछ । सोमबारसम्म, DeKalb को संक्रमण दर 14.7% छ ।

विगत दुई हप्ताका दौडान मैले विद्यालयहरूको भ्रमण गरेको थियो । यी भ्रमणहरूका दौडान, धेरै शिक्षकहरू विद्यालय फर्केको देख्न पाउँदा म उत्साहित भएको थियो । उनीहरूले हाम्रा विद्यार्थीहरू प्रति प्रतिबद्धता र भवनमा फर्कन पाउँदाको उत्साह अभिव्यक्त गर्नुभएको छ । उनीहरूले DCSD प्रति देखाएको प्रतिबद्धताका लागि म शब्दमा आफ्नो सम्मान अभिव्यक्त गर्न सकिदैन । यसका अलवा, हामी विपत्तिसम्बन्धी अनुरोधको आवेदन पेश गर्ने शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई सहायता गरी नै रहने छौं ।

हामीले भविष्यमा प्रत्यक्ष शिक्षणको तयारी गर्दै गर्दा, हाम्रो विद्यालय सञ्चालन टोलीले विद्यालय तयारीसम्बन्धी मुख्य निरीक्षण सम्पन्न गर्नेछ जसमा निम्न लगायतका कुराहरूको जाँच समावेश हुन्छ:

- व्यक्तिगत सुरक्षा उपकरण (PPE) र सरसफाइसम्बन्धी सामानहरू
- सरसफाइसम्बन्धी सामानहरूको वितरण तथा कार्यविधि

- सामाजिक दूरी कायम गरेर बस्ने व्यवस्था तथा स्थानको व्यवस्थापन
- पानीको पहुँच
- प्लम्बिङ र HVAC प्रणालीहरू
- कोभिड-19 को विद्यालय सुरक्षासम्बन्धी सङ्केत

हामी हाम्रा सबै कर्मचारी तथा विद्यार्थीहरू हाम्रा विद्यालय भवनहरूमा सुरक्षित साथ पढ्न र फस्टाउन सक्छन् भनेर सुनिश्चित गर्न चाहन्छौं । फेरि पनि, यसमा कोभिड-19 को जोखिमको स्तर अझ कम गर्न CDC ले जारी गरेको संक्रमण न्यूनिकरणका पाँच रणनीतिहरूको पालना पनि समावेश हुन्छ, जस्तै, जस्तै:

- मास्कको नियमित र सही प्रयोग
- सम्भव भएसम्म सामाजिक दूरी कायम गर्ने
- हात धुने
- सरसफाइ र निसंक्रमण
- DeKalb Board of Health सँगको सहकार्यताका साथमा कन्ट्याक्ट ट्रेसिङ

तपाईंको निरन्तर साथका लागि धन्यवाद । हामी निरन्तर रूपमा कोभिड परीक्षणको विकल्पको बारेमा खोजी गर्ने छौं र रुची भएका व्यक्तिहरूका लागि खोप लगाउने अवसरहरूको बारेमा अवगत गराउने छौं । जनवरी 16, बेलुका 6 बजे आयोजना हुने भर्चुअल टाउन हल बैठकमा मसँग जोडिनुहोस् । तपाईं सधैं हाम्रो वेबसाइट www.dekalbschoolsga.org मा अद्यावधिक जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।

यो गतिशील समुदायको हिस्सा हुन पाएकोमा मैले गौरवान्वित महसुस गरेको छु । म विश्वास गर्छु कि तपाईंको बच्चाको लागि सही निर्णय गर्ने सही मानिसहरू हौं । म तपाईंहरूसँग संकल्प गर्छु कि हामी लचक, धैर्य र सहानुभूतिशील हुँदै गर्दा विचारशील भएर, रणनीतिक रूपमा र पारदर्शिताका साथ निरन्तर रूपमा अगाडि बढ्ने छौं ।